



प्रदेश सरकार

प्रदेश नं. ५

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

बुटवल, नेपाल

ईमेल : molmac.butwal@gmail.com

फोन नं. : ०७१-५५००६८

पत्र संख्या : ०७६/०७७

चलानी नं. : १२९२

मिति : २०७७/१/२

विषय : कार्यक्रम सञ्चालन गर्न समन्वय गरिदिने बारे।

श्री स्थानीय तह सबै,

प्रदेश नं. ५।

प्रस्तुत विषयमा यस मन्त्रालयद्वारा आ.व.२०७५/७६ देखि प्रदेश नं. ५ मा न्यून उपयोग भएका तथा बाँझो जग्गालाई उपयोग गरि उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले करार खेती कार्यक्रम सञ्चालन गर्दै आइरहेकाले तहाँ स्थानीय तहमा रहेका कृषक वा जग्गाधनीहरुले अगामी आ.व.२०७७/७८ मा यस कार्यक्रममा सहभागी हुन चाहाने भएमा यसैसाथ संलग्न ढाँचामा विवरण भरी यस मन्त्रालयमा पठाइदिनु हुन निर्देशनानुसार अनुरोध गर्दछु।



पुरुषोत्तम पौडेल

अधिकृत (सातौं)

नी सफ्र शाखा

सूचना प्रवर्धित गर्नु।



२०७७/१/२

२५५५

०६६/१२

६/१२



भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
बुटवल, नेपाल

म्याद थपको सुचना

(प्रथम पटक सुचना प्रकाशित मिति : २०७६/१२/०५)

यस मन्त्रालयको आ.व. २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहको साझेदारीमा फलफुल तथा पुष्पवाटिका निर्माण गर्ने कार्यक्रम रहेकोले ईच्छुक स्थानीय तह/समुदाय/अन्य सरोकारवाला निकायलाई लगानी साझेदारीमा कार्यक्रम सञ्चालनका लागि सूचना प्रकाशित गरि मन्त्रालयमा प्रस्ताव पेश गर्नुहुन केहि समय अगि सूचना आह्वान गरिएकोमा देशमा हाल विश्वभर फैलिरहेको कोरोना भाइरस(Covid-19) का कारण रहेको बन्दाबन्दी (Lockdown) का कारण सहज रुपमा प्रस्ताव पेश गर्न सक्ने अवस्था नभएको हुँदा बन्दाबन्दी (Lockdown) खुलेर आवतजावत सहज भएको मितिले ७ दिनभित्र प्रस्ताव पेश गर्न म्याद थप भएको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ। प्रस्ताव साथ मन्त्रालयबाट जारी भएको स्थानीय तहको साझेदारीमा सार्वजनिक जग्गामा फलफुल तथा पुष्पवाटिका निर्माण कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ को अनुसूची-२ को ढाँचामा आवेदन पत्र, अनुसूची-३ बमोजिमको व्यावसायिक योजना तथा अनुसूची-५ बमोजिमको प्रतिवद्धता पत्र पेश गर्नु पर्नेछ।

नोट: उक्त कार्यक्रमको कार्यविधि मन्त्रालयको Website: www.molmac.p5.gov.np बाट प्राप्त गर्न सकिने छ ।

करार खेती गर्न इच्छुकको विवरण

किसानको नाम:

किसानको प्रकृति: व्यक्तिगत/समुह/ सहकारी/फर्म

सहकारी/कृषि फर्म भए दर्ता नं

दर्ता भएको निकाय:

दर्ता भएको मिति:

स्थायी ठेगाना:

फोन नं:

हाल बसोबास गरेको

.....जिल्ला.....न.पा./गा.पा/उप
.नपा.....वार्ड नं.

हाल गरिरहेको खेती:

हाल कसैसँग जग्गा भाडामा लिएर खेती गरिरहेको भए खुलाउने

भाडामा लिएको जग्गाको क्षेत्रफल:.....विगाहा/रोपनी.....कटठा

जग्गाधनीहरूको संख्या:

जग्गा भाडामा करार खेती गर्न चाहेको जग्गाको क्षेत्रफल:

.....विगाहा/रोपनी.....कटठा

जग्गा भाडामा लिने जग्गाधनीहरूको विवरण

क्र.सं.	नाम, थर	ठेगाना	जग्गाको कित्ता नं	जग्गाको क्षेत्रफल	भाडादर प्रति रोपनी वा कटठा रु.	कैफियत*

- कसले कसरी खेती गरेको छ खुलाउने र सिंचाइ भए नभएको उल्लेख गर्ने।

खेती गर्न चाहेको वाली/पशु पालनको संक्षिप्त विवरण:

करार खेती गर्दा स्वलगानी के गर्ने भए त्यसको संक्षिप्त विवरण:

नोट: यसै साथ नागरिकताको प्रतिलिपि, फर्म र सहकारकीको हकमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुहोला।

करार खेती सम्बन्धि जानकारी

यस भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं ५ ले गत आ.व. बाट यस प्रदेशका विभिन्न जिल्लाहरुमा करार खेती कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस बर्षबाट स्थानीय तहको सहकार्यमा करार खेती कार्यक्रम पनि सञ्चालन गरेको छ।

कसरी गर्ने

आफ्नो खेतीयोग्य जग्गा कम भएकाले अरुको खेत करार वा भाडामा लिएर खेती गर्नसक्नेछ। यसरी खेती गर्दा तराईको हकमा कम्तीमा १.५ विगाहा वा बढीमा १० विगाहा र पहाडको हकमा कम्तीमा २० रोपनी र बढीमा १३३ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक खेती गर्नुपर्नेछ। खेती गर्ने किसानले खेतिको पूर्वाधार विकास र जग्गाको भाडा रकममा अनुदान प्राप्त गर्न सक्दछ। हाललाई प्रति हेक्टर पूर्वाधार विकास खर्च रु १ लाख र जग्गाभाडामा रु.६० हजार अनुदान प्राप्त गर्न सक्दछ। पूर्वाधार विकास खर्च र जग्गा भाडामा प्रदेश सरकारले तिन वर्षसम्म अनुदान उपलब्ध गराउँछ। यसरी पूर्वाधार विकास खर्च प्रथम वर्ष ५० प्रतिशत र दोस्रो वर्ष ३० र तेस्रो वर्ष २० प्रतिशत अनुदान प्रदान गरिनेछ। यस्तै जग्गा भाडामा शुरुको वर्ष प्रति हेक्टरको लागि ६० हजार , दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष १५ हजार अनुदान प्रदान गरिनेछ।

कसले गर्ने सक्ने

यसमा सम्पूर्ण किसान, कृषक समुह, सहकारी, व्यवसायिक कृषि फर्म आदि सबैले गर्न सक्दछन्।

स्थानीय तहको समन्वय क

करार खेति गर्ने किसानको पहिचान गर्नमा समन्वय

स्थानिय तहले व्यवसायिक खेति गर्ने चाहाना भएको तर जग्गा भाडामा नपाएको वा हाल गरिरहेको खेतीलाई विस्तार गर्न चाहेका व्यक्तीलाई स्थानिय तहको कृषि शाखामा सम्पर्क गर्न लगाउने। यसरी सम्पर्क गर्न लगाउँदा हाल गरिरहेको खेति, जग्गा भाडामा लिन खोजेको जग्गाको क्षेत्रफल र आफुले कुन स्थानिय तहको कुन वडामा करारमा खेति गर्न चाहेको जस्ता कुराहरु खुलाएर सामान्य फर्ममा भर्न लगाउने।

करार खेतीमा जग्गा करार दिन चाहाने जग्गाधनीहरुको पहिचान गर्नमा समन्वय

आफूसँग जग्गा भएको तर खेती गर्न नसकेको, अन्य व्यवसाय वा रोजगारीमा संलग्न भएको जग्गाधनीले जग्गा भाडामा दिन खोजेमा स्थानिय तहको कृषि शाखामा सम्पर्क गर्न लगाउने। यसरी सम्पर्क गर्न लगाउँदा जग्गा भाडामा दिन खोजेको जग्गाको क्षेत्रफल र आफुले कुन स्थानिय तहको कुन वडामा करारमा खेती गर्न दिने जस्ता कुराहरु खुलाएर सामान्य फर्ममा भर्न लगाउने। यस्ता जग्गाधनीले कम्तीमा १ हेक्टर (१.५ विगाहा/ २० रोपनि) जग्गा भाडामा दिनुपर्दछ।

करार खेती कार्यक्रममा लागि जग्गा भाडामा दिन इच्छुक जग्गाधनीको विवरण

नाम:

जग्गाधनीको किसिम:व्यक्तिगत/फर्म/ सहकारी वा अन्य भए
खुलाउने.....

स्थायी

ठेगाना:.....जिल्ला.....न.पा./गा.पा./
उप.नपा.....वार्ड नं

फोन नं:

भाडामा दिन चाहेको जग्गाको

क्षेत्रफल:.....विगाहा/रोपनी.....कठ्ठा

जग्गा भाडामा दिन सक्ने अधिकतम वर्ष:

क्र.स.	भाडामा दिन चाहेको जग्गाको क्षेत्रफल	जग्गाको अवस्थिति (वडा अनुसार)	कित्ता नं	भाडादर (प्रति रोपनी वा कठ्ठा) रु.	जग्गाको प्रकृति*	कैफियत

- हाल कसले के खेती गरिरहेको छ, सिचाईको सुविधा भए/ नभएको खुलाउने।

नोट: यसै साथ नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि पनि संलग्न गर्नुपर्नेछ।

स्थानिय तहले मन्त्रालयमा पठाउने फारम

जग्गा भाडामा दिने चाहाने व्यक्तीको विवरण

[illegible]

जग्गा भाडामा लिन चाहने व्यक्तीको विवरण

[illegible]